




## मंगला गाउँपालिका श्रम डेस्क सञ्चालन कार्यविधि २०७८

(स्वीकृत मिति: २०७८/१०/२०)



मंगला गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
बाबियाचौर, म्यागदी

# मंगला गाउँपालिका श्रम डेस्क सञ्चालन कार्यविधि २०७८

## प्रस्तावना :

संविधान, श्रम कानुन र स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन गर्दै नेपाली श्रम बजारलाई मर्यादित र न्यायपूर्ण बनाउन, औपचारिक, अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था, सङ्ख्या, सेवा, सुविधा आदिको व्यवस्थित विवरण संकलन गरी अभिलेखिकरण तथा समस्या समाधान गर्न, संघीयता र विकेन्द्रीकरणको मान्यतालाई आत्मसात गरी हरेक स्थानीय तहमा श्रम डेस्क स्थापना गर्न आवश्यकता रहेको सन्दर्भमा ट्रेड युनियनहरुले गरिरहेको पैरवीलाई मनन् गर्दै, श्रम र पूँजी तथा श्रमिक र रोजगारदाताबीच असल श्रम सम्बन्ध कायम गरी सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रयोजनका लागि स्थानीय तहमा श्रम डेस्क स्थापना गरी सञ्चालन र व्यवस्थापन गर्न वाच्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम “मंगला गाउँपालिकाले श्रम डेस्क सञ्चालन कार्यविधि, २०७८” बनाएको छ।

## १. संक्षिप्त नाम र प्रारम्भ:

- क) यो कार्यविधिको नाम मंगला गाउँपालिका श्रम डेस्क सञ्चालन कार्यविधि, २०७८ रहेको छ।
- ख) यो कार्यविधि मंगला गाउँपालिकाको राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुने छ।
- ग) यो कार्यविधि मंगला गाउँपालिकाभित्र कार्यरत औपचारिक, अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रमा कार्यरत श्रमिकहरुलाई लागू हुनेछ।

## २. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

- क) “श्रमिककर” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा वौद्धिक कार्य गर्ने व्यक्तिलाई सम्झनु पर्छ। यस कार्यविधीमा सो शब्दले औपचारिक, अनौपचारिक तथा स्वरोजगार श्रमिक समेतलाई जनाउदछ।
- ख) “औपचारिक श्रम क्षेत्र” भन्नाले श्रमिकलाई काममा लागाएका मुनाफा आर्जन गर्ने वा नगर्ने उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम स्थापना भई दर्ता वा गठन भएको वा सञ्चालनमा रहेको कुनै कम्पनी, प्राइभेट फर्म साफेदारी फर्म, संघ, संस्था, सहकारी संस्था वा श्रमिक आपुर्तिकर्ता वा अन्य संस्थालाई सम्झनु पर्छ।

- ग) “अनौपचारिक श्रम क्षेत्र” भन्नाले औपचारिक श्रम क्षेत्र वाहेकको श्रम बजार जनाउदछ र सो शब्दले निर्माण क्षेत्र, यातायात क्षेत्र, कृषि, घरेलु र घरआधारित काम लगायतको श्रम क्षेत्र सम्झनु पर्छ ।
- घ) “स्वरोजगार श्रम क्षेत्र” भन्नाले आफ्नो श्रम, सीप, ज्ञान र पूँजीको परिचालन गरी आफु वा तीन जनासम्म श्रमिकलाई रोजगारी दिई सञ्चालन गरेको निर्माणसंग सम्बन्धित काम, वस्तु वा सेवाको उत्पादन वा व्यापार व्यवसाय सम्झनु पर्छ ।
- ड) “सञ्चालक समिति” भन्नाले यस कार्यविधिको दफा ६ अन्तर्गत गठित श्रम डेस्क सञ्चालक समितिलाई सम्झनु पर्छ ।
- च) “श्रम डेस्क” भन्नाले यस कार्यविधिको उद्देश्य पूर्तिका लागि स्थापित श्रम डेस्कलाई सम्झनु पर्छ ।
- छ) “परिवार” भन्नाले श्रमिकको पति र पत्नी तथा निजमाथि आर्थित माता, पिता, सासु, ससुरा, दाजु, भाइ, दिदी, बहिनी र छोरा, छोरीलाई जनाउँदछ ।
- ज) “स्थानीय तह” भन्नाले मंगला गाउँपालिकालाई सम्झनु पर्छ ।
- झ) “सभा” भन्नाले मंगला गाउँपालिकाको सभालाई संझनु पर्दछ ।
- ञ) “प्रमुख” भन्नाले मंगला गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्दछ ।
- ट) “उप प्रमुख” भन्नाले मंगला गाउँपालिकाको उपाध्यक्षलाई सम्झनु पर्दछ ।
- ठ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले मंगला गाउँपालिकाको कार्यालयको कर्मचारी प्रमुख अधिकृतको रूपमा काम गर्न खटाइएको अधिकृतलाई संझनु पर्दछ ।
- ड) “सुचिकृत श्रमिक” भन्नाले यसै कार्यविधीको दफा ४(क) अन्तर्गत स्थानीय तहमा दर्ता वा अभिलेखिकृत भई परिचय पत्र प्राप्त श्रमिक सम्झनु पर्छ ।
- ढ) “तोकिएको” वा “तोकिए वमोजिम” भन्नाले यस कार्यविधिमा तोकिएको वा यस कार्यविधि वमोजिमको समितिले समय समयमा निर्णय गरी तोकिएको वा तोकिए वमोजिमको संमझनु पर्दछ ।

### ३. श्रम डेस्क स्थापनाको उद्देश्य :

- क) स्थानीय तहमा श्रम डेस्क स्थापना गरी श्रमिकले गर्ने काम, सीप र दक्षताको आधारमा अभिलेख राखी अध्यावधीक गर्ने ।
- ख) सामाजिक सम्वाद गर्ने संयन्त्रको रूपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने,

ग) स्थानीय तहमा दर्ता, अभिलेखिकरण गरिएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजीकरण गर्ने,

घ) स्थानीय तहमा श्रम अडिट र निरीक्षण गर्ने ।

#### ४. श्रम डेस्कले गर्ने कार्यहरु :

क) पेशा, सीप, दक्षता, योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको दर्ता, अभिलेखिकरण गर्ने र परिचयपत्र जारी गर्ने,

ख) न्यूनतम परिश्रमिक कार्यान्वयन भए नभएको अनुगमन गर्ने,

ग) समान काममा समान परिश्रमिकको व्यवस्था लागू गर्ने,

घ) अभिलेखिकृत गरिएका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजीकरण गर्ने,

ङ) श्रमिकहरूको सीप र दक्षता अभिवृद्धि गराउन र सीप प्रमाणिकरण गर्ने आवश्यक कार्य गर्ने,

च) श्रमिक संगठन र रोजगारदाता संगठनहरूको परामर्शमा आर्थिक वर्षको पहिलो महिनाबाट लागू हुने गरी स्थानीय तहमा परिश्रमिक निर्धारण गर्ने,

छ) श्रम अडिट गरे नगरेको अनुगमन गर्ने,

ज) श्रमिकका समस्या उपर उजुरी लिने, सुनुवाई गर्ने र आवश्यक निर्देशन दिने,

झ) श्रम नीरिक्षण प्रणाली सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गर्ने,

ञ) श्रम नीरिक्षण प्रणाली सञ्चालन गर्ने,

ट) निर्देशिका वर्मोजिम श्रम नीरिक्षकहरू सूचीकृत गर्ने र आवश्यकता अनुसार परिचालित गर्ने,

ठ) अनुचित श्रम अभ्यास, शोषणमूलक अभ्यासहरू, कार्यथलोमा हुने यौनजन्य हिंसा, हतोत्साहन, दुर्व्यवहार र यस्ता घटना छानबीन गरी आवश्यक कार्वाही गर्ने,

ड) सञ्चालक समितिले आवश्यकता अनुसार केन्द्रीय श्रम सल्लाहकार परिषद, प्रदेश श्रम सल्लाहकार परिषद, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय लगायतका निकायहरू संग समन्वय गर्ने,

ढ) श्रम र श्रमिक सम्बन्धी तथ्याँक र विवरणहरू संकलन गरी डाटावेस तयार गर्ने तथा अद्यावधिक गर्ने,

- ४) हरेक आर्थिक वर्षको असार मसान्तसम्मको कामको प्रतिवेदन तयार गरी तीन महिनाभित्र कार्यकारीणि समक्ष पेश गर्ने ।
५. **प्रशासनिक व्यवस्थापन** : श्रम डेस्कको प्रशासनिक तथा आर्थिक कारोबार सम्बन्धित पालिकाकै कर्मचारीहरुबाट सञ्चालन हुने छ ।
६. **समिति गठन** : श्रम डेस्क सञ्चालक समितिमा देहायका सञ्चालकहरु रहनेछन् :
- क) स्थानीय तहका उपाध्यक्ष - संयोजक,
  - ख) वडा अध्यक्ष वा सदस्यहरु मध्येबाट कम्तीमा पचास प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी वढीमा चार जनासम्म - सदस्य,
  - ग) पालिका भित्र क्रियाशील ट्रेड युनियन महासंघहरु मध्येबाट कम्तीमा एक महिला सहित तिन जना - सदस्य
  - घ) पालिका भित्र क्रियाशील उद्योग वाणिज्य संघबाट कम्तीमा एक महिला सहित दुई जना - सदस्य
  - ङ) कार्यकारी अधिकृत वा निजले तोकेको श्रम डेस्कमा कार्यरत कर्मचारी - सदस्य सचिव ।
  - च) सञ्चालक समितिमा प्रतिनिधित्व पठाउने संस्थाले आफ्नो प्रतिनिधि परिवर्तन गर्न सक्नेछन् ।
७. **समितिको बैठक** :
- क) संयोजकले तोकेको मिति र स्थानमा सञ्चालक समितिको बैठक बस्नेछ ।
  - ख) बैठक सामान्यतया हरेक दुई महिनामा बस्नेछ । आवश्यकता अनुसार बढी पनि बस्न सक्नेछ ।
  - ग) बैठकमा कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित हुनु पर्नेछ ।
  - घ) सञ्चालक वा सदस्यले कार्यसमिति समक्ष दिएको राजीनामा स्वीकृत भएमा सञ्चालक समितिको सदस्य पदबाट हट्नेछन् । यसरी रिक्त हुन गएको स्थानमा जुन क्षेत्रबाट प्रतिनिधित्व गरेको हो त्यही क्षेत्रबाट रिक्त पद पुर्ति गरिने छ ।
  - ङ) संयोजकको अनुपस्थितिमा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छ ।
८. **विविध** :
- क) यस कार्यविधिको प्रयोजनको लागि गर्नुपर्ने आवश्यक पत्राचार वा कुनै आदेश निर्देशनको कार्यान्वयन गर्ने जिम्मेवारी समितिका सदस्य सचिवको हुनेछ ।

ख) सञ्चालक समितिले सम्बन्धित स्थानीय तहमा क्रियाशील ट्रेड युनियन महासंघ र रोजगारदाता संगठनसंग आवश्यक परामर्श गर्न सक्नेछन् ।

ग) सञ्चालक समितिले बैठक तथा अन्य काम कारबाहीको सर्वभाषा आवश्यक कार्यविधि आफै बनाई लागू गर्न सक्नेछ ।